

क) करदाताले आफुले बिजक जारी गर्ने सफ्टवेयरलाई केन्द्रिय बिजक अनुगमन प्रणालीमा आवद्धगर्ने तरिका

- १- करदाताले प्रयोग गर्ने बिजक जारी गर्ने सफ्टवेयरमा केन्द्रिय बिजक अनुगमन प्रणालीमा आवद्ध गर्न आवश्यक API मा विवरण पठाउन सक्ने क्षमता हुन्छ । यस्तो Setting कसरी गर्ने भन्ने विषय Billing Software अनुसार फरक फरक हुन सक्दछ ।
- २- CBMS मा विवरण पठाउदा API को URL मा बिक्री बिजक पठाउन <https://cbapi.ird.gov.np/api/bill>, बिक्री फिर्ता वा क्रेडिट नोट पठाउन <https://cbapi.ird.gov.np/api/billreturn> राख्नु पर्दछ ।
- ३- JSON को SellerPAN मा करदाताको प्यान नं. राख्नु पर्दछ भने UserID र Password करदाताको Taxpayer Login को UserID र Password राख्नु पर्दछ ।
- ४- बिजक वा क्रेडिट नोट सफलतापूर्वक CBMS मा पुगेमा Response Code: 200 जवाफ प्राप्त हुन्छ ।
- ५- CBMS मा पुगेको बिजकको विवरण करदाताले CBMS External Portal मा Login गरी Report भित्रको Sales Register Sync मा गई हेर्न सकिन्छ ।

Type	InvoiceDate	Invoice No	Buyer Name	Buyer Pan	Total Sales / Export	Exempted Sale	Taxable Sale	VAT	Exported Sales	Sync Date
Sales	2079.12.01	TEST-01		61722222	512		453.09	58.9		2023-3-3 11:34:59

ख) करदाताले केन्द्रिय बिजक अनुगमन प्रणाली प्रयोग गर्ने तरिका

१- करदाताले “करदाता पोर्टल” प्रयोग गरी केन्द्रिय बिजक अनुगमन प्रणालीको External Portal मा Login गर्न सक्दछन्-

- वेब ब्राउजरमा www.ird.gov.np खोल्ने र करदाता पोर्टलमा जाने
- Taxpayer Login मा जाने, PAN, UserID /Password राखेर Login गर्ने

Online E-Services

Integrated Tax System

General

Taxpayer Login

Create Password

Forgot Password

Drug Manufacturer's Login

Payment Voucher Search

Tax Clearance Search

D04 Filing Extension

Registration(PAN,VAT,EXCISE)

VAT

Non-Resident Person (DST/VAT)

Estimated Return

Income Tax

Excise

E-TDS

Diplomatic Refund

Health Tax

Education Tax

Electronic Billing

Integrated Tax Menu >> General >> Taxpayer Login

Login

Tax Payer Login

स्थानी सँख्या नम्बर : 617222222

प्रयोगकर्ताको नाम : 617222222

पासवर्ड :

Login Cancel

NOTE

-If You have not changed Password, login using old VAT USERNAME with Password same as USERNAME and change password to initiate

-If You do not have VAT USERNAME, use Income Tax USERNAME with password same as USERNAME and change password to initiate.

Online E-Services

Integrated Tax System

General

Taxpayer Login

Create Password

Forgot Password

Drug Manufacturer's Login

Payment Voucher Search

Tax Clearance Search

D04 Filing Extension

Registration(PAN,VAT,EXCISE)

VAT

Non-Resident Person (DST/VAT)

Estimated Return

Income Tax

Excise

E-TDS

Diplomatic Refund

Health Tax

Education Tax

Electronic Billing

Education Service Fee

Other Offices

Integrated Tax Menu >> Taxpayer Portal

Taxpayer's Page

Taxpayer Logout

PAN: 617222222

Trade Name: आ रा वि टैक्स बीयान १ / आ रा वि टैक्स बीयान १

KYT | Verification | Request For Filing Date Extension | Transactions | ATR | Payment Voucher | Request For Amendment | Refund Bill | Entry | Add Withholder Pan In ETDS | Application For Loan | Tax Clearance | List PSO/PSP | Add PSO/PSP | Check Tax Clearance | Print Excise Permit | Zero VAT Return | Paid Voucher List | Preparation of Annex 10 | VAT sales and purchase register upload

Please update KYT form.

कृपया आर्थिक वर्ष २०७८/०७९ को लागि KYT (Know Your Taxpayer) फारम अपडेट गर्नुहोस्।

Non Filer And Outstanding

The information is indicative. If any doubt, please contact corresponding tax office

Non Filer Outstanding

- VAT sales and purchase register upload मा जाने र External Portal खुल्छ । पुनः Login गर्नु परेमा पहिले राखेको (Taxpayer Login को UserID/Password) प्रयोग गरी Login गर्न सकिन्छ ।

Government of Nepal
Ministry of Finance
Inland Revenue Department

User Management

Billing Register

Report

Home

WELCOME TO CENTRAL BILLING MONITORING SYSTEM


नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग

- iv. Billing Register मेनु प्रयोग गरी खरिद तथा बिक्री खाता अपलोड गर्न सकिन्छ।
- v. Report मेनु प्रयोग गरी आफ्नो खरिद तथा बिक्री सम्बन्धी विवरण हेर्न सकिन्छ।

२- खरिद तथा बिक्री खाता अपलोड गर्न


i. Download Format:



1. यो मेनु प्रयोग गरी खरिद तथा बिक्री खाता सम्बन्धी ढाँचाहरू Excel मा Download गर्न सकिन्छ।
2. आफुले बनाएको Excel File परिक्षण गर्न File Validator समेत Download गर्न सकिन्छ।



ii. Upload

1. यो मेनुमा गएर आफुले अपलोड गरेका खरिद तथा बिक्रीका विवरण हेर्न र संसोधन गर्न सकिन्छ।



- a. कुनै महिनाको विवरणको अवस्था हेर्ने त्यसको अगाडी भएको  मा क्लिक गर्ने। Status मा Successfully Completed भएको फाइल संसोधन गर्न सकिदैन। Completed with Error भएको फाइलमा भएका गल्ति पत्ता लगाई हटाउन Action मा रहेको  प्रयोग गरी डाउनलोड गर्न सकिन्छ। यस्तो अवस्थामा फाइलमा


देखिएका समस्या समाधान गरी पुनः अपलोड गर्नु पर्दछ । Pending भएको फाइल Process हुन वाँकि नै छ भन्ने अवस्था हो ।

S/N	Fiscal Year	Month	Action																												
1	2079/080	Falgun	[Expand]																												
<table border="1"> <thead> <tr> <th>Type</th> <th>Name</th> <th>Status</th> <th>Action</th> </tr> </thead> <tbody> <tr> <td>Sales</td> <td>sales test</td> <td>Successfully Completed</td> <td></td> </tr> <tr> <td>Sales</td> <td>sales register test 2079 falgun</td> <td>Completed with Error</td> <td>[Download]</td> </tr> <tr> <td>Sales</td> <td>sales register test 2079 falgun</td> <td>Completed with Error</td> <td>[Download]</td> </tr> <tr> <td>Sales</td> <td>sales register test 2079 falgun</td> <td>Completed with Error</td> <td>[Download]</td> </tr> <tr> <td>Purchase</td> <td>purchase</td> <td>Successfully Completed</td> <td></td> </tr> <tr> <td>Sales</td> <td>sales register test 2079 falgun</td> <td>Completed with Error</td> <td>[Download]</td> </tr> </tbody> </table>				Type	Name	Status	Action	Sales	sales test	Successfully Completed		Sales	sales register test 2079 falgun	Completed with Error	[Download]	Sales	sales register test 2079 falgun	Completed with Error	[Download]	Sales	sales register test 2079 falgun	Completed with Error	[Download]	Purchase	purchase	Successfully Completed		Sales	sales register test 2079 falgun	Completed with Error	[Download]
Type	Name	Status	Action																												
Sales	sales test	Successfully Completed																													
Sales	sales register test 2079 falgun	Completed with Error	[Download]																												
Sales	sales register test 2079 falgun	Completed with Error	[Download]																												
Sales	sales register test 2079 falgun	Completed with Error	[Download]																												
Purchase	purchase	Successfully Completed																													
Sales	sales register test 2079 falgun	Completed with Error	[Download]																												
2	2079/080	Magh	[Expand]																												
3	2079/080	Aswin	[Expand]																												
4	2079/080	Bhadra	[Expand]																												

- b. कुनै महिनाको विवरण पुनः अपलोड गर्न Action कलममा रहेको [Expand] मा क्लिक गर्ने । Status मा Successfully Completed भएको फाइल संसोधन गर्न सकिदैन । Completed with Error भएको फाइल छेउमा रहेको [Download] मा क्लिक गरी हटाउन सकिन्छ ।

SN	Type	File Description	File (max 100 mb)	Status	Action
1	Sales	sales register test 2079 falgun	bbae3859-f41d-46fb-a59c-17a0a1e14514.xlsx	Completed with Error	[Download]
2	Sales	sales register test 2079 falgun	dec1488a-5697-4eb3-8091-8d833993b1f7.xlsx	Completed with Error	[Download]
3	Purchase	purchase	8f83245e-d23f-4e26-bb1b-a40488a9f45.xlsx	Successfully Completed	
4	Sales	sales test	c055b48c-35cf-4a05-a6eb-09370e0276ca.xlsx	Successfully Completed	
5	Sales	sales register test 2079 falgun	03c071d1-ea08-407a-ba2a-194eac6f0e6e.xls	Completed with Error	[Download]
6	Sales	sales register test 2079 falgun	03c071d1-ea08-407a-ba2a-194eac6f0e6e.xls	Completed with Error	[Download]


- c. [Add File] बटनमा क्लिक गरेर सच्याइएको फाइल पुनः अपलोड गर्न सकिन्छ ।
2. नयाँ महिनाको फाइल अपलोड गर्न
- तोकिएको ढाँचाको Excelमा खरिद, बिक्री, खरिद फिर्ता र बिक्री फिर्ताको मासिक विवरण (खरिद तथा बिक्री खाता) तयार गर्ने,
 - [Add] बटनमा क्लिक गर्ने, नयाँ फारम खुल्छ
 - आ.व. र महिना छान्ने र [Add File] बटनमा क्लिक गर्ने
 - फाइलको प्रकार छान्ने, Description लेख्ने [Upload] बटनमा क्लिक गरी फाइल अपलोड गर्ने

- e. Sales, Sales Return, Purchase र Purchase Return फाइलहरू अपलोड गरिसकेपछी  बटनमा क्लिक गरी बुझाउने ।
- f. यसरी अपलोड गरेको फाइलहरूको अवस्था बुँदा नं. 1 को विधीबाट हेर्न वा संसोधन गर्न सकिन्छ ।

३- API वा Billing Utility बाट अपलोड भएको विवरण हेर्न

i. Report

1. **Sales Register Sync:** यो Report प्रयोग गरी कुनै महिनामा API को माध्यमबाट CBMS मा गएका बिक्री बिजकहरूको विवरण हेर्न सकिन्छ ।
2. **My Purchase Sync:** यो Report प्रयोग गरी कुनै महिनामा CBMS मा आवद्ध बिक्रेताबाट खरिद गरिएका बिजकको विवरण हेर्न सकिन्छ ।
3. **Sales Register:** यो Report प्रयोग गरी आफ्नो कुनै महिनाको बिक्रीको विवरण हेर्न सकिन्छ ।
4. **Sales Return Report:** यो Report प्रयोग गरी आफ्नो कुनै महिनाको बिक्री फिर्ताको विवरण हेर्न सकिन्छ ।
5. **Purchase Return Report:** यो Report प्रयोग गरी आफ्नो कुनै महिनाको खरिद फिर्ताको विवरण हेर्न सकिन्छ ।
6. **Purchase Register:** यो Report प्रयोग गरी आफ्नो कुनै महिनाको खरिदको विवरण हेर्न सकिन्छ ।




Type	InvoiceDate	Invoice No	Buyer Name	Buyer Pan	Total Sales / Export	Exempted Sale	Taxable Sale	VAT	Exported Sales	Sync Date
Sales	2079.12.01	TEST-01		61722222	512		453.09	58.9		2023-3-3 11:34:59

ग) कार्यालयले केन्द्रिय बिजक अनुगमन प्रणाली प्रयोग गर्ने तरिका

१- कार्यालयका रा.प.अनं. प्रथम श्रेणी वा सो भन्दा माथिका कर्मचारीको Officer Portal मा Central Billing Management System भन्ने मेनु रहेको छ । सो मेनु मा क्लिक गर्ने र CBMS सफ्टवेयर खुल्छ-

- a. Officer Portal मा Central Billing Management System भन्ने मेनु नदेखिएमा सो मेनु थप गर्न आन्तरिक राजस्व विभागको सुचना प्रविधि परिपालना तथा सुरक्षा शाखा वा कम्प्युटर अधिकृत थानेश्वर प्र. पनेरुलाई मो.नं.: ९८५११८५९४६ मा सम्पर्क गर्ने ।
- b. Login गर्नु पर्ने भए Officer Portal कै UserId / Password प्रयोग गरेर Login गर्न सकिन्छ ।



२- Reports

- a. यस प्रणालीमा तिन प्रकारका स्रोतबाट बिजक सम्बन्धी सुचना आउने गर्दछ-
 - i. करदाताले खरिद तथा बिक्री खाता Excel मा अपलोड गर्ने ।
 - ii. सफ्टवेयर प्रयोग गरी बिजक जारी गर्ने करदाताको सफ्टवेयरबाट API मार्फत सोझै बिजक सम्बन्धी सुचना CBMS मा आउने ।
 - iii. विभागले उपलब्ध गराएको Offline Billing Utility बाट जारी भएको बिजकको विवरण सोझै CBMS मा आउने ।
- b. प्राय सबै Report हरू सुचनाको स्रोत अनुसारको विवरण हेर्न र Excel मा Export गर्न सकिन्छ ।
- c. कुनै कार्यालयको प्रयोगकर्ताले आफ्नो अन्तरगतका कार्यालयहरूको विवरण समेत हेर्न सकिन्छ । विभागका प्रयोगकर्ताले सबै आ.रा.का. तथा क.से.का. का करदाताहरूको विवरण हेर्न सक्दछन भने आ.रा.का. का प्रयोगकर्ताले अन्तरगतका क.से.का.का करदाताहरूको विवरण समेत हेर्न सक्दछन ।

३- PANwise Sales Report

- यो Report मा गएर कुनै महिनामा कुन कुन करदाताको बिजक सम्बन्धी के कति विवरण प्राप्त भए भन्ने हेर्न सकिन्छ।
- यही Report को आधारमा कुनै करदाता CBMS मा आवद्ध भए नभएको यकिन गर्न सकिन्छ।

The screenshot shows the 'Sales Summary Report' interface. The header includes the Government of Nepal logo and the user 'THANESHOR PRASAD PANERU'. The left sidebar lists navigation options: Dashboard, Workflow, Setup, and Report. The main area has filters for Office Name (अन्तरिक राजस्व कार्यालय जनकपुर), Fiscal Year (2079/080), Month (Baisakh), and Billing Data Source (Excel, Utility, Ad). A table displays sales data for four entities, including JANAK PASHUPATI ENTERPRISES, Central Business, and others, with columns for PAN, Trade Name, No Of Invoices, Taxable Sales, Exempted Sales, Export Amount, and Vat. The bottom shows 'Total 4 items' with pagination controls.

Office Name	PAN	Trade Name	No Of Invoices	Taxable Sales	Exempted Sales	Export Amount	Vat
अन्तरिक राजस्व कार्यालय जनकपुर	300009569	JANAK PASHUPATI ENTERPRISES	8	2612180.00	0.00		0.00
अन्तरिक राजस्व कार्यालय जनकपुर	300154649	Central Business	18	20267218.31	0.00		2634738.41
करदाता सेवा कार्यालय सर्दिवास	305546546	Central Business	114	4834415.81	0.00		628474.12
अन्तरिक राजस्व कार्यालय जनकपुर	610762556	Central Business	333	6947305.94	0.00		903149.92

४- Sales Register

- यो Report मा गएर कुनै महिनामा एक करदाताका सबै बिक्री बिजकहरूको (बिक्री खाता) विवरण प्राप्त भए भन्ने हेर्न सकिन्छ।
- यो Report लाई Export to Excel गरेमा मू.अ.करको बिक्री खाताको ढाँचामा विवरण Excel मा प्राप्त गर्न सकिन्छ।

The screenshot shows the 'Sales Register Report' interface. The header includes the Government of Nepal logo and the user 'THANESHOR PRASAD PANERU'. The left sidebar lists navigation options: Dashboard, Workflow, Setup, and Report. The main area has filters for Fiscal Year (2079/080), Month (Chaitra), PAN Number (617222222), and Billing Data Source (Excel, Utility, Ad). A table displays sales register data for one entry, including S.N, Date, Invoice No., Buyer Name, and Buyer PAN. The bottom shows 'Total 1 items' with pagination controls.

S.N	Date	Invoice No.	Buyer Name	Buyer PAN
1	2023-03-15	TEST-01		617222222

५- Purchase Register

- यो Report मा गएर कुनै महिनामा एक करदाताका सबै खरिद बिजकहरूको (खरिद खाता) विवरण प्राप्त भए भन्ने हेर्न सकिन्छ ।
- यो Report लाई Export to Excel गरेमा मू.अ.करको खरिद खाताको ढाँचामा विवरण Excel मा प्राप्त गर्न सकिन्छ ।

The screenshot shows the 'Purchase Register Report' interface. At the top, there's a header with the Government of Nepal logo and the user 'THANESHOR PRASAD PANERU'. A sidebar on the left contains navigation links: Dashboard, Workflow, Setup, Report, PAN Wise Sales Rep..., Sales Register, Purchase Register (selected), Sales Summary, Purchase Summary, and Invoice Search. The main content area has filters for Fiscal Year (2079/080), Month (Shrawan), and PAN Number. Below these is a 'Search' button and an 'Export to Excel' button. The report table has columns: S.N, Date, Invoice No., Declaration No., Seller Name, and Seller PAN. It displays 7 rows of data. At the bottom, there's a pagination bar showing 'Total 108 items' and a page selector for 10 pages.

S.N	Date	Invoice No.	Declaration No.	Seller Name	Seller PAN
1	2022-01-19	61		Radio Resunga Pvt.Ltd,Gulmi	302462146
2	2022-06-13	5033		Susa Shipping & Transport Pvt.Ltd,Birganj	606742870
3	2022-06-15	27809		Pristine Valley Dryport Pvt.Ltd,Birganj	609754971
4	2022-06-19	28033		Pristine Valley Dryport Pvt.Ltd,Birganj	609754971
5	2022-06-20	192		Evergree Cargo Services Pvt.Ltd,Kathmandu	301395241
6	2022-06-25	120		Radio Resunga Pvt.Ltd,Gulmi	302462146
7	2022-07-15	43		A.S.T.Pvt.Ltd,Birganj	305313179

६- Sales Summary

- यो Report मा गएर एक करदाताको एक आ.व. को बिक्री कारोबारको विवरण प्राप्त भए भन्ने हेर्न सकिन्छ ।

The screenshot shows the 'Sales Summary Report' interface. It has a similar header and sidebar to the Purchase Register report. The main content area has filters for From Year (2079/080), PAN, and Billing Data Source (Excel, Utility, Api). There are 'Search' and 'Export to Excel' buttons. The report table has columns: S.N, Year, Month, Sales, Total Amount, Taxable Amount, Tax exempt, Export, VAT, Return Amount, and Return VAT. It displays 8 rows of data for the year 2079/080 across different months.

S.N	Year	Month	Sales	Total Amount	Taxable Amount	Tax exempt	Export	VAT	Return Amount	Return VAT
1	2079/080	Shrawan	101	36521724.54	36521724.54	0	0	4747824.3		12214.2
2	2079/080	Bhadra	136	58515222.94	58515222.94	0	0	7606979.03		0
3	2079/080	Aswin	121	52364791.72	52364791.72	0	0	6807422.93		0
4	2079/080	Kartik	135	62213928.63	61013928.63	1200000	1200000	7931810.75		0
5	2079/080	Manashir	144	62719005.87	62719005.87	0	0	8153470.85		0
6	2079/080	Poush	107	47235366.38	47235366.38	0	0	6140597.65		0
7	2079/080	Magh	126	56159676.81	56159676.81	0	0	7300758.02		0
8	2079/080	Falgun	118	50991388.38	49791388.38	1200000	1200000	6472880.55		0

७- Purchase Summary

- a. यो Report मा गएर एक करदाताको एक आ.व. को खरिद कारोबारको विवरण प्राप्त भए भन्ने हेर्न सकिन्छ ।

Government of Nepal
Ministry of Finance
Inland Revenue Department

THANESHOR PRASAD PANERU
अनंश्वर प्रसाद पन्थ

Home / Sales Report

* From Year: 2079/080 * PAN: 30- [REDACTED] * Billing Data Source: [X] Excel [] Utility [] Api [] Search: [] Export to Excel

Sales Report

S.N	Year	Month	Sales	Total Amount	Taxable Amount	Tax exempt	Export	VAT	Return Amount	Return VAT
1	2079/080	Shrawan	101	36521724.54	36521724.54	0	0	4747824.3		12214.2
2	2079/080	Bhadra	136	58515222.94	58515222.94	0	0	7606979.03		0
3	2079/080	Aswin	121	52364791.72	52364791.72	0	0	6807422.93		0
4	2079/080	Kartik	135	62213928.63	61013928.63	1200000	1200000	7931810.75		0
5	2079/080	Mangshir	144	62719005.87	62719005.87	0	0	8153470.85		0
6	2079/080	Poush	107	47235366.38	47235366.38	0	0	6140597.65		0
7	2079/080	Magh	126	56159676.81	56159676.81	0	0	7300758.02		0
8	2079/080	Falgun	118	50991388.38	49791388.38	1200000	1200000	6472880.55		0

८- Invoice Search

- a. यो Report प्रयोग गरी बिजक नम्बरको आधारमा बिजकको विवरण खोज्न/हेर्न सकिन्छ ।

Government of Nepal
Ministry of Finance
Inland Revenue Department

THANESHOR PRASAD PANERU
अनंश्वर प्रसाद पन्थ

Home / Invoice Search

* Invoice Number: [REDACTED] / 80-9 Search: []

Invoice Search List

S.N	Date	Invoice No	Buyer Name	Buyer PAN	Seller Name	Seller PAN	Action
1	2079.11.24	[REDACTED] / 80-9	[REDACTED]		C [REDACTED]	60 [REDACTED]	View
2	2079.11.24	[REDACTED] / 80-9	[REDACTED]		G [REDACTED]	60 [REDACTED]	View

Total 2 items < 1 >